

अदालतको परिचय

पर्सा जिल्ला अदालत ७७ वटा जिल्ला अदालतमध्ये एक हो । यसको स्थापना २०११ सालमा भएको हो । यस भन्दा पहिले विरगंज विर्ता विर्तामाई संगैको अदालतकै जग्गा पुरानो भवनमा यो अदालत सञ्चालनमा रहेको थियो । हाल पर्सा जिल्ला अदालत विरगंज महानगरपालिकाको वडा नं. १३ पावर हाउस चोकबाट दक्षिणतर्फ करिब ८० मिटरको दुरीमा बाटोको उत्तरतर्फ अवस्थित रहेको छ । यस अदालत भवन जम्मा ९-१३-० क्षेत्रफलमा फैलिएको छ । यो भवन वि.सं. २०४७/०४/३०/६ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । नेपालको न्यायपालिकाको संरचनाभित्र शुरु जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीन तहका अदालतहरू क्रियाशील रहेका छन् । यो जिल्ला अदालत शुरु तहको अदालत (Trial Court) भएकोले प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक पर्सा जिल्लाभित्रको सबै मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार रहेको छ ।

क) जनशक्ति यस अदालतमा ८ जना न्यायाधीशहरू, श्रेष्ठेदार (उप-सचिव), तहसिलदार तथा २ जना अधिकृतहरू, एक जना लेखापाल, एक जना आई.टि. समेत जम्मा ७३ जना (काज/करार समेत) जनशक्ति कार्यरत रहेका छन् । ख) मुद्दा फर्छ्यौट वार्षिक लक्ष्य

- थुनुवा मुद्दा, साना प्रकृतिका मुद्दा र प्राथमिकता प्राप्त मुद्दा १ वर्षभित्र फर्छ्यौट गर्ने
- उल्लेखित भएका बाहेक अरु मुद्दा १८ महिनाभित्र फर्छ्यौट गर्ने
- सबै रिट निवेदन १ वर्षभित्र फर्छ्यौट गर्ने
- कूल वार्षिक लगतको ६० प्रतिशत फर्छ्यौट हुने
- मुद्दा दर्ता भएको मितिले ६ महिनाभित्र मुद्दाको अंग पुऱ्याउने

ग) फैसला कार्यान्वयनको लक्ष्य

देवानी

- ५० प्रतिशत निवेदन ६ महिनाभित्र फर्छ्यौट गर्ने
- ७५ प्रतिशत निवेदनहरू ९ महिनाभित्र फर्छ्यौट गर्ने
- कुनै हालतमा एक वर्ष नाघ्न नदिने
- योजना अवधीको अन्त्यमा वक्यौता शून्यमा ल्याउने

फौजदारी

- प्रत्येक वर्ष सो वर्ष कायम हुने लगत बराबर कैद र जरिवाना असुल उपर गर्ने,
- योजना अवधिको अन्तमा कैदको लगत ५० प्रतिशतले न्युन गर्ने
- प्रत्येक वर्ष कायम हुने नयाँ लगत बराबरको संख्यामा फर्छ्यौट गर्ने,
- योजना अवधीमा लगत ५० प्रतिशतले न्यून गर्ने

घ) अदालतबाट प्रदान गरिने मुख्य सेवाहरू

- सहायता कक्ष
- साक्षी संरक्षण कक्ष
- कानूनी सहायता कक्ष
- बन्द इजलास
- भिडियो कन्फरेन्सिङ
- मेलमिलाप केन्द्र
- पेशी सूची र मुद्दाको जानकारी टि.भी. डिस्प्ले मार्फत दिइने
- वेव साइटबाट सूचना प्रवाह